

नेपाली सैनिक विमान चार्टर उडान विकास समिति (गठन) आदेश, २०७३

विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम "नेपाली सैनिक विमान चार्टर उडान विकास समिति (गठन) आदेश, २०७३" रहेको छ ।

(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,-

(क) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।

(ख) "कोष" भन्नाले दफा ७ बमोजिमको कोष सम्झनु पर्छ ।

(ग) "चार्टर उडान" भन्नाले नेपाली सेनामा रहेका सैनिक जहाजहरुले विकास, उद्धार र अन्य कार्यका लागि शुल्क लिएर गरिने उडान सम्झनु पर्छ ।

(घ) "सदस्य" भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष, उपाध्यक्ष र सदस्य-सचिव समेतलाई जनाउँछ ।

(ङ) "सदस्य-सचिव" भन्नाले समितिको सदस्य-सचिव सम्झनुपर्छ ।

(च) "समिति" भन्नाले दफा ३ बमोजिमको नेपाली सैनिक विमान चार्टर उडान विकास समिति सम्झनु पर्छ ।

३. समितिको गठन : (१) चार्टर उडानलाई व्यवस्थित बनाउनको लागि सैनिक विमान चार्टर उडान विकास समिति नामको एक समिति गठन गरिएको छ ।

(२) समितिको गठन देहाय बमोजिम हुनेछ :-

(क) रक्षा मन्त्री वा राज्यमन्त्री - अध्यक्ष

(ख) प्रधान सेनापति, - उपाध्यक्ष

(ग) सचिव, रक्षा मन्त्रालय - सदस्य

(घ) सचिव, अर्थ मन्त्रालय - सदस्य

(ङ) बलाधिकृत, नेपाली सेना, जङ्गी अड्डा - सदस्य

(च) व्यवस्था तथा युद्धकार्य महानिर्देशक, नेपाली सेना,
जङ्गी अड्डा - सदस्य

(छ) महानिर्देशक, सैनिक हवाई महानिर्देशनालय - सदस्य-सचिव

(३) समितिले आवश्यकता अनुसार सम्बन्धित विषयका विज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

४. समितिको काम, कर्तव्य र अधिकार : समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) चार्टर उडानको लागि भाडादर निर्धारण गर्ने,
- (ख) चार्टर उडानको लागि नेपाली सेनामा रहेका सैनिक जहाजलाई आवश्यक खर्चको व्यवस्था मिलाउने,
- (ग) चार्टर उडानलाई सेवामूलक र लाभदायी बनाई त्यसको विकास एवम् विस्तारको लागि आवश्यक कार्यहरू गर्ने,
- (घ) चार्टर उडानलाई व्यवस्थित, सेवामूलक र पारदर्शी बनाउन आवश्यक पर्ने अन्य कार्यहरू गर्ने ।

५. समितिको बैठक सम्बन्धी कार्यविधि : (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।

(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य-सचिवले बैठकको कार्यसूची सबै सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

(४) समितिको कुल सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ ।

(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।

(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिनेछ ।

(७) समितिको निर्णय समितिको सदस्य-सचिवले प्रमाणित गर्नेछ ।

(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६. समितिको कर्मचारी सम्बन्धी व्यवस्था : समितिलाई आवश्यक पर्ने कर्मचारी नेपाली सेना, जङ्गी अड्डाले उपलब्ध गराउनेछ ।

७. समितिको कोष : (१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ र सो कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन् :-

- (क) नेपाल सरकारबाट प्राप्त रकम,
- (ख) चार्टर उडान गरी आर्जन गरिएको पचास प्रतिशत रकम,
- (ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
- (२) समितिको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट बेहोरिनेछ ।
- (३) कोषमा रहने रकम नेपाल राष्ट्र बैंक वा "क" श्रेणीको वाणिज्य बैंकमा खाता खोली राखिनेछ ।
- (४) कोषको सञ्चालन सदस्य-सचिव र लेखा सम्बन्धी काम गर्ने प्रमुख कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
८. लेखा र लेखा परीक्षण : (१) समितिको आय व्ययको लेखा प्रचलित कानून बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
- (२) समितिको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
- (३) नेपाल सरकारले समितिको आय व्ययको लेखा तत्सम्बन्धी कागजात र अरु नगदी, जिन्सी जुनसुकै बखत जाँचन वा जाँचन लगाउन सक्नेछ ।
९. उपसमिति वा कार्यदल गठन गर्न सक्ने : (१) समितिले यस आदेश बमोजिम गर्ने कामका लागि आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम गठन भएको उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्याविधि त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाका बखत समितिले तोके बमोजिम हुनेछ ।
१०. अधिकार प्रत्यायोजन : समितिले आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार कुनै सदस्य वा दफा ९ बमोजिमको उपसमिति वा कार्यदललाई प्रत्यायोजन गर्न सक्नेछ ।
११. वार्षिक प्रतिवेदन पेश गर्ने : समितिले वर्षभरिमा आफूले गरेको काम कारबाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र रक्षा मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
१२. नेपाल सरकारसँगको सम्पर्क : समितिले नेपाल सरकारसँग सम्पर्क गर्दा रक्षा मन्त्रालय मार्फत गर्नु पर्नेछ ।
१३. समितिको कार्यालय : समितिको कार्यालय नेपाली सेनाको सैनिक हवाई महानिर्देशालयमा रहनेछ ।
१४. कार्याविधि बनाउन सक्ने : चार्टर उडानलाई व्यवस्थित, सेवामूलक र पारदर्शी बनाउन समितिले कार्याविधि बनाई लागू गर्न सक्नेछ ।

१५. खारेजी र बचाउ : (१) शाही नेपाली सैनिक विमान सेवा व्यापारिक उडान विकास समिति (गठन) आदेश, २०३६ खारेज गरिएको छ ।

(२) उपदफा (१) बमोजिमको समितिबाट भए गरेका काम कारवाही यसै आदेश बमोजिम भए गरेको मानिनेछ ।

नेपाल कानून आयोग